



लोक सेवा आयोग  
बुटवल कार्यालय  
(परीक्षा शाखा)



बुटवल, रूपन्देही

☎ ०७१-५४०२०७, ०७१-५५१३२८, फ्याक्स नं- ०७१-५४७८०७, वेबसाइट: [www.psc.gov.np](http://www.psc.gov.np), ईमेल: [butwal@psc.gov.np](mailto:butwal@psc.gov.np)

रा.प. तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) न्याय सेवा (खुला/समावेशी) पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना।

सूचना नं. ०७/२०७८।७९

मिति: २०७८।५।२०

लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १६६८८-१६६९४/२०७७-७८ (खुला तथा समावेशी) न्याय सेवा, न्याय/कानून/सरकारी वकील समूहको संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्राङ्कित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरह पदमा बुटवल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लोक सेवा आयोगको मिति २०७८।३।१४ गतेको निर्णानुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड, २०७७ (तेस्रो संशोधन) को पालना गर्ने गराउने गरी प्रतियोगितात्मक लिखित परीक्षा निम्न मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। साथै उम्मेदवारहरूले आफ्नो स्वास्थ्य अवस्थाको बारेमा आयोगको Website मा गई विद्युतीय माध्यमबाट कोभिड-१९ सम्बन्धी स्वयम् घोषणा फाराम अनिवार्य रूपमा भर्नु पर्नेछ। परीक्षार्थीहरूले पालना गर्नुपर्ने नियमहरू द्रष्टव्य १ र २ मा उल्लेख गरिएको छ।

परीक्षा कार्यक्रम

पत्र	विषय	परीक्षा प्रणाली	परीक्षा मिति र समय	अवधि
प्रथम	शासन प्रणाली	विषयगत	२०७८।६।१ गते विहान ८:०० बजे	३ घण्टा
द्वितीय	समसामयिक विषय		२०७८।६।२ गते विहान ८:०० बजे	
तृतीय	समसामयिक कानून तथा अभ्यास		२०७८।६।३ गते विहान ८:०० बजे	

लिखित परीक्षा भवन

क्र.सं.	उम्मेदवारहरूको रोल नं.		परीक्षा भवन
	देखि	सम्म	
१.	५५०००१	माथि सबै	कान्ति मा.वि., हाटबजार लाइन, बुटवल

द्रष्टव्य १:-

- उम्मेदवारले उत्तरपुस्तिकामा कालो मसी भएको डटपेन/कलम मात्र प्रयोग गर्नुपर्नेछ।
- प्रवेश-पत्र विना कुनै पनि उम्मेदवारलाई परीक्षामा सम्मिलित नगराईने हुँदा प्रवेश-पत्र अनिवार्य रूपमा साथमा लिई परीक्षा सञ्चालन हुनुभन्दा कम्तिमा १ घण्टा अगावै परीक्षा भवनमा आइपुग्नु पर्नेछ।
- परीक्षा भवनमा मोबाईल फोन तथा अन्य इलेक्ट्रोनिक डिभाइसहरू लैजान निषेध गरिएको छ।
- परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित विदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा कार्यक्रम स्थगित हुनेछैन।
- परीक्षामा सम्बन्धित निकायबाट जारी भएको प्रवेशपत्र सँगै आफ्नो नागरीकता वा नेपाल सरकारबाट जारी भएको फोटो सहितको कुनै परिचयपत्र अनिवार्य रूपमा लिई आउनुपर्नेछ।



लोक सेवा आयोग  
बुटवल कार्यालय  
(परीक्षा शाखा)



बुटवल, रूपन्देही

☎ ०७१-५४०२०७, ०७१-५५१३२८, फ्याक्स नं- ०७१-५४७८०७, वेबसाइट: [www.psc.gov.np](http://www.psc.gov.np), ईमेल: [butwal@psc.gov.np](mailto:butwal@psc.gov.np)

**द्रष्टव्य २:- कोभिड-१९ संक्रमणबाट सुरक्षित रहन परीक्षार्थीले अनिवार्य पालना गर्नुपर्ने थप विषयहरू**

१. परीक्षा केन्द्रमा प्रवेश गर्नु अघि उम्मेदवारले मास्क लगाई आफ्नो प्रयोजनको लागि स्यानिटाइजर तथा खानेपानी समेत लिई आउनुपर्नेछ।
२. परीक्षार्थीहरू परीक्षा केन्द्रमा प्रवेश गर्दा, बाहिर निस्कँदा र शौचालय प्रयोग गर्नुपर्दा भिडभाड नगरीकन एक आपसमा २ (दुई) मिटरको दूरी कायम गरी क्रमैसँग तोकिएको स्थानमा जानुपर्नेछ।
३. परीक्षार्थीहरू समुहमा भेलाहुने, कुराकानी गर्ने गर्नुहुदैन।
४. कोभिड-१९ बाट संक्रमित परीक्षार्थीहरूका लागि लोक सेवा आयोग बुटवल कार्यालय, बुटवलको विशेष परीक्षा हलमा परीक्षा केन्द्रको व्यवस्था गरिएको हुँदा संक्रमित परीक्षार्थीले लोक सेवा आयोग बुटवल कार्यालय, बुटवल (फो.नं. ०७१-५५१३२८, ५४०२०७) मा पूर्व जानकारी दिई उक्त विशेष परीक्षा केन्द्रबाट मात्र परीक्षामा सहभागी हुन सक्नेछन्।
५. परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ।

.....  
(चुरा बहादुर कार्की)  
नायब सुब्बा

.....  
(मदनकुमार बजगाईं)  
शाखा अधिकृत

.....  
(शिव प्रसाद रिजाल)  
उपसचिव